

**नेपालले प्रारम्भिक बालविकासका लागि एसिया प्रशान्त क्षेत्रीय सञ्जाल (ARNEC)
को सम्मेलन सन् २०१८ र प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि तेश्रो
एसिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठक सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको
प्रेस विज्ञप्ती**

शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले प्रारम्भिक बालविकास सम्बन्धि एसिया प्रशान्त क्षेत्रीय सञ्जाल **ARNEC** सम्मेलन सन् २०१८ र प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि तेश्रो एसिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठक संयुक्त रूपमा आयोजना गर्दैछ । सन् २०१७ मा कम्बोडियामा आयोजित ARNEC अन्तर्राष्ट्रिय सम्मेलनमा तत्कालीन शिक्षा मन्त्री माननीय धनीराम पौडेलज्यूको नेतृत्वमा सहभागी भएको प्रतिनिधि मण्डलले सन् २०१८ मा हुने आगामी ARNEC को अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धतालाई औपचारिक मान्यता दिँदै वि.सं. २०७४ असार २९ मा बसेको नेपाल सरकार, मन्त्री परिषद्को बैठकले सन् २०१८ को ARNEC अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । सो बमोजिम उक्त सम्मेलन मिति २०७५ जेठ २२ देखि २४ सम्म (June 5-7, 2018) होटल याक एण्ड यति दरवार मार्ग काठमाण्डौमा आयोजना गरिने भएको छ ।

यस सम्मेलन संगै प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि एसिया प्रशान्त क्षेत्रीय नीति (Asia Pacific Regional Policy Forum on Early Childhood Care and Education/ECCE) को बैठक समेत हुने भएको छ । सम्मेलनमा मुख्यतः अन्तर्राष्ट्रिय स्तरमा भएका प्रारम्भिक बालविकासमा नयाँ अनुसन्धान तथा प्रयोगबारे ज्ञान आदान प्रदान गर्ने, प्रारम्भिक बाल शिक्षा तथा विकाससम्बन्धी विद्यमान नीतिहरू बारे छलफल गर्ने, प्रारम्भिक बालविकासका सरोकारवालाहरू बीच प्रारम्भिक बालविकाससम्बन्धी अभ्यासहरूको समीक्षा गर्ने, प्रारम्भिक बालविकासको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल तथा सम्बन्धलाई सबल बनाउने र प्रारम्भिक बालविकासको क्षेत्रमा भएका प्रगति र अभ्यासलाई प्रस्तुत गर्ने उद्देश्यहरू रहेका छन् ।

यस सम्मेलनको मुख्य विषयवस्तु **"Towards achieving the Sustainable Development Goals through ECD: what is a successful multi-sectoral approach to ECD?"** रहेको छ । स्वास्थ्य तथा पोषण (Health and Nutrition), उत्तरदायी हेरचाह प्रदान (Responsive care giving), प्रारम्भिक सिकाइ (Early learning), सुरक्षा (Safety and security) हरू सम्मेलनको उप विषयवस्तु रहेका छन् ।

सम्मेलनमा करीब ४० देशबाट ५०० विदेशी तथा २०० स्वदेशी गरी जम्मा ७०० सहभागी हुने अपेक्षा गरिएको छ । यसमध्ये करिब ४० देशबाट शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री लगायत सचिव स्तरीय सहभागिता हुने पनि अपेक्षा गरिएको छ । साथै यस सम्मेलनमा विभिन्न कुटनीतिक प्रतिनिधि तथा गैरसरकारी निकायका उच्च पदाधिकारीको पनि सहभागिता हुनेछ । सम्मेलनमा विश्वविद्यालय तथा अनुसन्धानात्मक संस्थान, विभिन्न देशमा प्रारम्भिक बालविकासका लागि कार्यरत सरकारी तथा गैरसरकारी संस्था एवं राष्ट्र संघीय संस्थाको व्यापक सहभागिता रहने विश्वास गरिएको छ ।

सम्मेलनको समग्र व्यवस्थापनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको अध्यक्षतामा विभिन्न मन्त्रालयका सचिवहरू सहित सम्बन्धित क्षेत्रका विभिन्न निकायहरूको समेत प्रतिनिधित्वमा मूल आयोजक समिति तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सम्मिलित कार्यान्वयन समिति पनि गठन भइसकेको छ । यही २०७४ चैत्र २२ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको अध्यक्षतामा मूल आयोजक समितिको बैठक बसी सम्मेलनलाई प्रभावकारी तवरबाट आयोजना गर्न सम्पूर्ण तयारीका कार्यहरू अगाडि बढाउने निर्णय भइ तत् सम्बन्धी क्रियाकलापहरू अगाडि बढिरहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

सिंहदरवार काठमाण्डौ

२०७४ चैत्र २८